




व्याँस गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावहरूमा कार्यन्वयन गर्न बनेको विनियोजन ऐन, २०८१

प्रस्तावना:

व्याँस गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यहरूको लागि स्थानीय संञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने र खर्च गर्ने अधिकार दिन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम व्याँस गाउँसभाले यो ऐन बनाएको छ ।


१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “व्याँस गाउँपालिका विनियोजन ऐन, २०८१” रहेको छ ।  
(२) यो ऐन २०८१ साल श्रावण १ गतेदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा: (१) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा:  
(क) “गाउँसभा” भन्नाले व्याँस गाउँपालिकाको गाउँसभालाई सम्झनु पर्छ ।  
(ख) “कार्यपालिका” भन्नाले व्याँस गाउँपालिकाको गाउँकार्यपालिकालाई सम्झनु पर्छ ।  
(ग) “वडा समिति” भन्नाले व्याँस गाउँपालिका अन्तरगतका वडा समितिलाई सम्झनु पर्छ ।  
(घ) संञ्चित कोष भन्नाले व्याँस गाउँपालिकाको संञ्चित कोषलाई सम्झनु पर्छ ।
३. आर्थिक वर्ष २०८०/०८१ का निमित्त स्थानीय संञ्चित कोषबाट खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८१/०८२ का निमित्त अनुसूचि-१ (क) बमोजिम उल्लेखित जम्मा रकम रु. ३७,९५,१४,००० (अक्षरेपी सैतिस करोड पचानव्वे लाख चौध हजार) मा निर्दिष्ट गरिए बमोजिमको रकम स्थानीय संञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।  
(२) आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० वार्षिक आय-व्यय र आर्थिक वर्ष २०८०/०८१ को जेठ २४ गते सम्मको आय-व्यय विवरण अनुसूचि-१ (ख) मा उल्लेख भए बमोजिम रहेको छ ।  
(३) आर्थिक वर्ष २०८१/०८२ को अवधिमा संघ सरकार, प्रदेश सरकार र अन्य स्थानीय सरकार तथा गैर-सरकारी संघ संस्थाहरूबाट प्राप्त भइ खर्च हुने रकम यसै ऐन बमोजिम भएको मानिनेछ ।
४. विनियोजन: (१) यस ऐनद्वारा खर्च गर्ने अधिकार दिइएको रकम अनुसूचि-२ मा उल्लेखित सीमा अनुसार विनियोजन गरिनेछ ।  
(२) उपदफा (१) अनुसार विनियोजित रकममा अनुसूचि-३ अनुसारका स्रोतगत, वडागत तथा विषयगत शाखाहरूका योजना तथा कार्यक्रमहरू रहने छन् ।  
(३) अन्यत्र जुसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाहरूले गर्ने सेवा र कार्यहरूको लागि विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शिर्षकबाट अपुग हुने शिर्षकमा रकमान्तर गर्न सक्नेछ । यसरी रकमान्तर गर्दा बचत भएको शिर्षकबाट अपुग भएको शिर्षकमा जम्मा विनियोजित रकमको २५ प्रतिशतले नबढ्ने गरि कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट रकमान्तर गर्न सकिनेछ ।  
तर बचत भएको शिर्षकबाट अपुग भएको शिर्षकमा जम्मा विनियोजित रकमको २५ प्रतिशतले नबढ्ने गरि कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट रकमान्तर गर्दा गाउँसभाको स्वीकृति लिनुपर्नेछ ।  
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि पुँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम रकमान्तर गर्दा सावाँ र ब्याज भुक्तानी शिर्षकमा बाहेक अन्य चालु प्रकृतिका खर्च





- शिर्षक तर्फ रकमान्तर गर्न र वित्तीय व्यवस्थापन अन्तरगत सावाँ भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याँज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र रकमान्तर गर्न सकिने छैन ।
५. लेखाङ्कन, प्रतिवेदन, आन्तरिक तथा अन्तिम लेखापरीक्षण सम्बन्धी व्यवस्था: (१) यस ब्याँस गाउँपालिकाको बजेट तथा कार्यक्रममा समावेश भएको कुनै पनि योजना वा कार्यक्रमको कार्यान्वयन गर्दा भएको खर्चको लेखाङ्कन, प्रतिवेदन, आन्तरिक तथा अन्तिम लेखापरीक्षण संघीय कानून बमोजिम हुनेछ ।
६. वित्तीय अनुशासन सम्बन्धी व्यवस्था: (१) यस ब्याँस गाउँपालिकाको “ब्याँस गाउँपालिका आर्थिक ऐन, २०८१” अनुसार संकलन गरिएको आन्तरिक राजश्व रकम तथा प्रचलित कानून बमोजिम प्राप्त राजश्व बाँडफाँड तथा वित्तीय हस्तान्तरण बापतको रकम प्रचलित कानून अनुसार खर्च गरिनेछ ।
- (२) ब्याँस गाउँपालिकाले बजेट तथा कार्यक्रममा समावेश भएको कुनै पनि योजना वा कार्यक्रमको कार्यान्वयन गर्दा आवश्यक पर्ने थप कानून बनाउँदा देहायका विषयलाई पालना हुने गरि बनाउनु पर्नेछः
- (क) नेपाल सरकारको आर्थिक तथा वित्तीय नीति अनुसरण गर्ने,
- (ख) सबै आय स्थानीय संञ्चित कोषमा जम्मा गर्ने,
- (ग) अनुदानको रकम जुन प्रयोजनका लागि दिइएको सोहि प्रयोजनमा मात्र खर्च गर्ने,
- (घ) पुँजीगत खर्चतर्फ विनियोजित रकम चालु खर्चमा रकमान्तर नगर्ने,
- (ङ) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा अन्य प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमको आय-व्ययको वर्गीकरण, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली लागु गर्ने ।
- (३) यस ऐन बमोजिम विनियोजन भएको रकम खर्च गर्ने सन्दर्भमा ब्याँस गाउँपालिकाले आवश्यक मार्गदर्शन जारी गर्न सक्नेछ ।
७. अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धी व्यवस्था: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन भएको रकम प्रचलित कानूनको अधिनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिनदेखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ ।
८. निर्देशिका, कार्यविधि, मापदण्ड वा मार्गदर्शन बनाउन सक्ने: (१) ब्याँस गाउँपालिकाले यस ऐनको कार्यान्वयन गर्न आवश्यक निर्देशिका, कार्यविधि, मापदण्ड वा मार्गदर्शन बनाउन सक्नेछ ।
९. आवश्यक व्यवस्था गर्न सक्ने: (१) यस ऐनको कार्यान्वयन गर्दा कुनै बाधा परेमा वा आकस्मिक योजना तथा कार्यक्रम सञ्चालन गर्नु परेमा गाउँकार्यपालिकाको बैठकले निर्णय गरि आवश्यक व्यवस्था गर्न सक्नेछ ।





अनुसूची-१ (क)

दफा ३ (१) सँग सम्बन्धित

## नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने बजेट शिर्षकगत चालु तथा पुँजीगत रकम

सि.न.	बजेट शिर्षक	जम्मा बजेट	चालु खर्च	पुँजीगत खर्च	वित्तीय व्यवस्था	के
१	गाउँपालिका	३५६,९१४,०००.००	२५५,४६१,०००.००	१०१,४५३,०००.००	-	
२	वडा समिति	११,४००,०००.००	-	११,४००,०००.००	-	
३	विषयगत शाखा	११,२००,०००.००	११,२००,०००.००	-	-	
४	ऋणको सावौं भुक्तानी	-	-	-	-	
५	लगानी शेर/ऋण	-	-	-	-	
कुल बजेट		३७९,५१४,०००.००	२६६,६६१,०००.००	११२,८५३,०००.००	-	

Handwritten signature or mark.



अनुसूची-१(ख)

दफा ३ (२) सँग सम्बन्धित

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

राजस्व अनुमान



सुदूरपश्चिम प्रदेशको आम्दानी  
जिल्ला, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, मुस्ताङ, स्याङ्जा, प्युठान, बझाङ, डोटी, कर्णाली, सुदूरपश्चिम प्रदेशको आम्दानी  
राज्य कार्यपालिकाको आम्दानी

राजस्व:	राजस्व संकेत	आ.व. २०७८/७९ को लक्ष्य	आ.व. २०७८/७९ को आम्दानी	आ.व. २०७९/८० को लक्ष्य	आ.व. २०७९/८० को जेष्ठ मसान्त सम्मको आम्दानी	आ.व. २०८०/८१ को लक्ष्य	आ.व. २०८०/८१ को जेष्ठ २४ सम्मको आम्दानी	आ.व. २०८१/८२ को लक्ष्य
आन्तरिक राजस्व:		४७०,४२१,४७७.००	४६०,३४४,०१४.४४	४९२,११२,२४७.००	३४४,३४४,६५७.४१	३८४,६३९,७००.००	३०८,१६९,४३१.७३	३७९,४१४,०००.००
सम्पत्ती, बहाल तथा पट्टा बापतको आयमा लाग्ने कर	१११३१	२,४००,०००.००	१,४०४,२४४.६३	३,०००,०००.००	१,८४०,९६०.१४	४,२३४,०००.००	१,३४३,०७६.००	३,०००,०००.००
सम्पत्ती कर	११३१३	६०,०००.००	२,७००.००	२००,०००.००	१९,१४९.९८	६००,०००.००	-	२००,०००.००
भूमिकर/मालपोत	११३१४	२७४,०००.००	१४०,८७२.००	४००,०००.००	३७,४३१.००	४००,०००.००	१३७,७१२.००	४००,०००.००
घर बहाल कर	११३२१	-	१४,६६६.६४	-	-	१००,०००.००	३२,७३६.००	१४०,०००.००
बहाल विटोरी कर	११३२२	-	-	-	-	१०,०००.००	-	१०,०००.००
अन्य मनोरञ्जन कर	११४७३	-	-	-	-	-	-	-
कृषि तथा पशुजन्य कारोबामा लाग्ने कर	११६३१	-	-	-	-	४०,०००.००	१४,४००.००	४०,०००.००
अन्य कर	११६९१	-	-	६००,०००.००	१,४७१,२७९.१६	४००,०००.००	२,३००.००	२००,०००.००
सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय (एम्प्लुयेन्स भाडा)	१४१५१	-	-	-	-	-	-	-
अन्य स्रोतबाट प्राप्त रोयल्टी	१४१५९	७४०,०००.००	-	-	-	-	-	-
पर्यटन शुल्क	१४१९१	-	-	-	-	-	-	-
पदयात्रा शुल्क	१४१९२	-	-	-	-	-	-	-
विद्युत सेवा शुल्क	१४२१८	-	-	-	-	-	-	-
अन्य सेवा शुल्क तथा बिक्रि	१४२१९	-	-	-	-	-	-	-
न्यायीक दस्तुर	१४२२१	-	-	-	-	-	-	-
अन्य प्रशासिक सेवा शुल्क (बोलपत्र बिक्रि)	१४२२९	-	-	-	-	-	-	-
सिफारिस दस्तुर	१४२४३	४००,०००.००	३८१,४९०.००	१,०००,०००.००	१६४,९००.००	३००,०००.००	४८१,३०३.००	४००,०००.००
सिफारिस दस्तुर (यासगुम्ना संकलन र निकास)	१४२४३	-	-	-	-	१००,०००.००	-	४०,०००.००
व्यक्तिगत घटना दर्ता दस्तुर	१४२४४	-	-	-	-	४०,०००.००	१०९,२००.००	२००,०००.००
नाता प्रमाणित दस्तुर	१४२४५	-	-	-	-	२०,०००.००	१६,१७४.००	३०,०००.००
व्यवसाय रजिष्ट्रेशन दस्तुर	१४२५३	-	-	-	-	१००,०००.००	२०१,२४०.००	३००,०००.००
न्यायीक दण्ड, जरिवाना र जफत	१४३११	-	-	-	-	४,०००.००	-	१०,०००.००
प्रशासनिक दण्ड, जरिवाना र जफत	१४३१२	-	-	-	-	-	-	-
शिक्षा क्षेत्रको आम्दानी	१४३२३	१,०००,०००.००	९,४०,४१६.९९	-	-	-	-	-
अन्य राजस्व	१४५११	२४,०००.००	२४,०००.००	४००,०००.००	१४७,१००.००	३००,०००.००	४२,०००.००	४००,०००.००
व्यवसाय कर	१४५११	-	-	-	-	२००,०००.००	३१४,०००.००	२००,०००.००
वेरजु अनुसूती	१५१११	-	-	-	-	-	-	-

Handwritten signature and initials.






राज्य ब्याङ्ग मन्त्रालय  
काठमाडौं, १३६३२४७.००

वर्क मोज्यता	३२१२२	७२,२८७,००१.००	६३,९३०,९४३.००	४४,६३४,४६१.११	८५,९३२,७००.००	४३,६७८,४६४.७५	९२,२१०,०००.००
<b>राज्य ब्याङ्ग प्रोसि</b>							
राज्य ब्याङ्ग प्रोसि							
संघीय सरकारबाट प्राप्त							
ब्याङ्ग प्रोसि हुने मुख्य अभिवृद्धि कर	११४११	७०,६५७,००१.००	६२,३४४,६०३.४४	४३,१७८,५६०.५६	८३,५६९,७००.००	४२,०७२,२०४.३१	८९,०००,०००.००
ब्याङ्ग प्रोसि हुने अन्त शुल्क	११४२१	७०,६५७,००१.००	६२,३४४,६०३.४४	४३,१७८,५६०.५६	८३,५६९,७००.००	४२,०७२,२०४.३१	८९,०००,०००.००
रोयल्टी (पर्वतारोहण, जलविद्युत, वन, खनिज आदि)	११४३१४	१,६३०,०००.००	१,५८६,३३८.५५	१,५४६,९००.५५	२,०२३,०००.००	१,६०६,२६०.४४	३,१७०,०००.००
प्रदेश सरकारबाट प्राप्त:	११४३२	१,६३०,०००.००	१,५८६,३३८.५५	१,५४६,९००.५५	२,०२३,०००.००	१,६०६,२६०.४४	३,१७०,०००.००
ब्याङ्ग प्रोसि हुने सवारी साधन कर							
ब्याङ्ग प्रोसि हुने प्रदेश राज्य							
<b>स्थानीय सरकारबाट प्राप्त:</b>							
ब्याङ्ग प्रोसि हुने सरजमा रजिष्ट्रेशन दस्तुर	११३१५	-	-	-	१०,०००.००	-	१०,०००.००
ब्याङ्ग प्रोसि हुने मनोरञ्जन कर	११४७१	-	-	-	१०,०००.००	-	१०,०००.००
ब्याङ्ग प्रोसि हुने विज्ञापन कर	११४७२	-	-	-	१०,०००.००	-	१०,०००.००
ब्याङ्ग प्रोसि हुने बहतरको बिक्रीबाट प्राप्त हुने आय	११४५७	-	-	-	१५,०००,०००.००	२८,५७१,३९०.९८	१२,०००,०००.००
<b>अन्य आय:</b>							
गत वर्षको नगद मौज्यता		२९,७९०,४७६.००	३०,३६३,८२६.८२	४४,४९७,४८६.२६	१५,०००,०००.००	२८,५७१,३९०.९८	१२,०००,०००.००
अन्तर सरकारी वित्तीय हस्तांतरण:							
नेपाल सरकारबाट प्राप्त अनुदान:							
वित्तीय समानीकरण अनुदान	१३३११	१५७,६९२,०००.००	३६,५४४,०००.००	३६,३८१,७४०.००	४४,४९७,४८६.२६	२३,५४६,६६५,०००.००	२७२,३०४,०००.००
सशर्त अनुदान चालु	१३३१२	५५,५००,०००.००	२२,४००,०००.००	२१,३७८,७४०.००	२१,३७८,७४०.००	४,४०,०००.००	४,४०,०००.००
सशर्त अनुदान पुँजीगत	१३३१३	२२,४००,०००.००	२२,४००,०००.००	२१,३७८,७४०.००	२१,३७८,७४०.००	४,४०,०००.००	४,४०,०००.००
विशेष अनुदान	१३३१४	१८,८००,०००.००	१८,८००,०००.००	१८,८००,०००.००	१८,८००,०००.००	१८,८००,०००.००	१८,८००,०००.००
समपूरक अनुदान	१३३१७	२०,७५२,०००.००	२०,७५२,०००.००	२०,७५२,०००.००	२०,७५२,०००.००	२०,७५२,०००.००	२०,७५२,०००.००
प्रदेश सरकारबाट प्राप्त अनुदान:							
वित्तीय समानीकरण अनुदान	१३३११	६,३७८,०००.००	६,३७८,०००.००	६,३७८,०००.००	६,३७८,०००.००	६,३७८,०००.००	६,३७८,०००.००
सशर्त अनुदान चालु	१३३१२	१,९०५,०००.००	१,९०५,०००.००	१,९०५,०००.००	१,९०५,०००.००	१,९०५,०००.००	१,९०५,०००.००
सशर्त अनुदान पुँजीगत	१३३१३	२,५००,०००.००	२,५००,०००.००	२,५००,०००.००	२,५००,०००.००	२,५००,०००.००	२,५००,०००.००
विशेष अनुदान	१३३१४	९,९६९,०००.००	९,९६९,०००.००	९,९६९,०००.००	९,९६९,०००.००	९,९६९,०००.००	९,९६९,०००.००
समपूरक अनुदान	१३३१७	-	-	-	-	-	-
<b>अन्य स्थानीय तहबाट प्राप्त अनुदान:</b>							
सशर्त अनुदान							
समपूरक अनुदान							
विशेष अनुदान							
<b>जनसहभागिता:</b>							
नगद सहभागिता							
श्रम तथा वस्तुगत सहभागिता							

नोट- राज्य ब्याङ्गका शिर्षकहरू नेपाल सरकारले तोके बमोजिम हुनेछ । स्थानीय तहका राजस्व शिर्षकहरू नतोकििए सम्म यस्तै बमोजिम गर्ने ।

*(Handwritten signature)*





## अनुसूची-२

दफा ४ (१) सँग सम्बन्धित

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने बजेट सीमाको रकम

आ.व. २०८१/८२

शीर्षक		आ.व. २०८१/८२ को अनुमान
आय अनुमान		३७९,५१४,०००.००
१	राजस्व:	१०७,२१०,०००.००
२	आन्तरिक राजस्व	३,०००,०००.००
३	संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम	८८,०५६,००४.००
४	प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम	३,१७०,०००.००
५	स्थानीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम	४०,०००.००
६	गत वर्षको मौज्जात (आन्तरिक स्रोत अल्या)	१२,०००,०००.००
७	रोयल्टी (पर्वतारोहण, जलविद्युत, वन, खनिज आदि)	९४३,९९६.००
८	अन्य आय	-
९	अन्तर सरकारी वित्तीय हस्तान्तरण	२७२,३०४,०००.००
१०	संघ वित्तीय समानीकरण	८३,१००,०००.००
११	संघ सशर्त अनुदान	१६१,०२८,०००.००
१२	संघ समपुरक अनुदान	११,०००,०००.००
१३	संघ विशेष अनुदान	-
१४	प्रदेश वित्तीय समानीकरण	७,३९४,०००.००
१५	प्रदेश समपुरक अनुदान	२,२८२,०००.००
१६	प्रदेश विशेष अनुदान	७,५००,०००.००
१७	प्रदेश सशर्त अनुदान	-



गाउँपालिकाको बजेटको सीमा निर्धारण


क्र.सं.	व्ययको विवरण	अनुमानित लागत (रु.)
१	गाउँपालिका	
२	वडा नं. ६ कार्यालय भवन निर्माण (क्रमगत-जोड कोष)	१,०००,०००.००
३	तिमुरपाटा, हुति, धौलाकोट, मडगाउँ माल सडक (क्रमगत-जोड कोष)	११,०००,०००.००
४	हिमालय मा.वि. भवन निर्माण (क्रमगत-जोड कोष)	६,५००,०००.००
५	१५ शैथ्या अस्पताल निर्माण (क्रमगत-जोड कोष)	५,०००,०००.००
६	श्री रानिस्थान ब्रह्म मन्दिर धार्मिक तथा पर्यटकीय स्थल निर्माण	२,०००,०००.००
७	प्रशासकीय भवनको गेट, पर्खाल र बाटो निर्माण (क्रमगत)	१,०००,०००.००
८	सम्पाल मा.वि. एक कोठे भवन निर्माण	३००,०००.००
९	सडक बोर्ड जोड कोष	२५०,०००.००
१०	हुती माडरौ देखि वसेडी सडक निर्माण (क्रमगत)	२,०००,०००.००
११	खरमुक्त कार्यक्रम (क्रमगत) वडा नं. २	५००,०००.००
१२	सामुदायिक स्वास्थ्य इकाई धारडोव-वडा नं.४	८००,०००.००
१३	मडगाउँ देखि पालिका भवन सम्म पि.सि.सि. बाटो निर्माण	१,०००,०००.००
१४	मादेउ मन्दिर निर्माण वडा नं. १	४००,०००.००
१५	बारदेउ मन्दिर जाने पि.सि.सि. बाटो निर्माण वडा नं. ४	३००,०००.००
१६	झोलुङ्गे पुल जोड कोष	८००,०००.००
१७	उपचार कोष (कार्यविधि)	५००,०००.००
१८	विपद व्यवस्थापन कोष (कार्यविधि)	२,०००,०००.००
१९	आवास बिहिनलाई आवास कार्यक्रम (कार्यविधि)	१,०००,०००.००
२०	अध्यक्ष अक्षय कोष	९४,०००.००
२१	ब्रह्मस्थान मा.वि. डोकट खा.पा. निर्माण वडा नं. ४	३००,०००.००
२२	दुर्गा मन्दिरमा खा.पा. निर्माण वडा नं. ५	२००,०००.००
२३	श्री बसन्तपुर मा.वि. वसेडी वाल निर्माण वडा नं. ६	२००,०००.००
२४	ठुलखोला पहिरो नियन्त्रणका लागि वृक्षारोपण तथा संरक्षण कार्यक्रम (क्रमगत) वडा नं. ४	३००,०००.००
२५	विद्यालयहरुमा फर्निचर व्यवस्थापन	५००,०००.००
२६	विद्यालयहरुमा भान्साघर निर्माण (आइ.डि.एस. नेपालसंग साझेदारी)	३००,०००.००
२७	एक वडा एक नमूना आ.वि. कार्यक्रम (कार्यविधि)	१,०००,०००.००
२८	सार्वजनिक स्थलहरुमा शौचालय निर्माण	५००,०००.००
२९	खानेपानी मर्मत तथा व्यवस्थापन (कार्यविधि)	८००,०००.००
३०	आकस्मिक कोष (कार्यविधि)	९००,०००.००
३१	माल लिफ्टिङ खानेपानीमा वाल निर्माण वडा नं. २	८००,०००.००
३२	वडा कार्यालय भवनमा टेवा पर्खाल निर्माण वडा नं. ६	१,५००,०००.००
३३	खानेपानी गुणस्तर परिक्षण कार्यक्रम	३००,०००.००
३४	कौवा भ्यु प्वाइन्ट विश्राम स्थल निर्माण- वडा नं. १	२००,०००.००
३५	स्थानीय सामाजिक सुरक्षा भत्ता	५००,०००.००
३६	कृषि ज्ञान केन्द्रसंग लागत साझेदारी कार्यक्रम	३००,०००.००
३७	प्र.म.रो. कार्यक्रम लागत साझेदारी	१,५००,०००.००
३८	गाउँपालिका	२७,९६३,९९६.००
३९	गरिबी निवारण कोष सञ्चालन तथा व्यवस्थापन	५००,०००.००



क्र.सं.	विषयगत शाखाहरू:	रकम
४०	विषयगत शाखाहरू:	-
४१	शिक्षा, युवा तथा खेलकुद शाखा	२,०००,०००.००
४२	कृषि विकास शाखा	१,०००,०००.००
४३	स्वास्थ्य शाखा	३,५००,०००.००
४४	पशु विकास शाखा	१,०००,०००.००
४५	महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा	५००,०००.००
४६	सूचना प्रविधि शाखा	१००,०००.००
४७	रोजगार सेवा केन्द्र	१००,०००.००
४८	सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा	२००,०००.००
४९	बहुक्षेत्रीय पोषण कार्यक्रम	२००,०००.००
५०	आयुर्वेद शाखा	२००,०००.००
५१	लघु उद्यम कार्यक्रम	४००,०००.००
५२	न्यायिक समिति	१,०००,०००.००
५३	लक्षित वर्ग विशेष कार्यक्रम (कार्यविधि)	१,०००,०००.००

*(Handwritten signature)*





५४	६ वटै वडाको सिलिडः	-
५५	वडा नं. १	१,८००,०००.००
५६	वडा नं. २	१,८००,०००.००
५७	वडा नं. ३	१,८००,०००.००
५८	वडा नं. ४	२,२००,०००.००
५९	वडा नं. ५	१,८००,०००.००
६०	वडा नं. ६	२,०००,०००.००
६१	आन्तरिक राजस्व (अल्या)	१२,०००,०००.००
६२	आन्तरिक राजस्व	-
६३	स्थानीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम	४०,०००.००
६४	प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम	-
६५	संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडको रकम	८८,०५६,००४.००
६६	रोयल्टी (पर्वतारोहण, जलविद्युत, वन, खनिज आदि)	-
६७	जम्मा	१९७,७०४,०००.००
६८	संघ शर्त अनुदान	१६१,०२८,०००.००
६९	संघ समपुरक अनुदान	-
७०	श्री रानिस्थान ब्रह्म मन्दिर धार्मिक तथा पर्यटकीय स्थल निर्माण	११,०००,०००.००
७१	संघ विशेष अनुदान	-
७२		-
७३	प्रदेश विशेष अनुदान	-
७४	३ नं. वडा कार्यालय ढलनिकास तथा फिल्ड निर्माण	४,०००,०००.००
७५	असाहाय तथा जेष्ठ नागरिक आवास निर्माण	३,५००,०००.००
७६	प्रदेश समपुरक अनुदान	-
७७	वडा नं. ६ कार्यालय भवन निर्माण	२,२८२,०००.००
कुल जम्मा		३७९,५१४,०००.००

*(Handwritten signature)*